



# नेपाल खाद्य सुरक्षा बुलेटिन

२०७२, अंक ४७



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadya Suraksha Anugaman Pranali (NeKSAP)  
Nepal Food Security Monitoring System

## मुख्य बुँदाहरू र वर्तमान अवस्थाको संक्षेप

यस अंकले मंसिर देखि फाल्गुन २०७२ को अवधिलाई समेटेको छ, जुन आर्थिक वर्ष २०७२/७३ को दोस्रो चौमासिक अवधि हो। यो बुलेटिन मुख्यतः नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) अन्तर्गत २०७२ फाल्गुन/चैत्रमा ७५ मध्ये ७४ जिल्लामा भएको जिल्ला खाद्य सुरक्षा सञ्जालहरूको बैठकको नतिजामा आधारित छ। यस अवधिमा खाद्य सुरक्षाको अवस्थालाई खाद्यान्त वाली उत्पादनको हिसाबले रिक्त हुने अवधि (हिउँदको समय), मौसम तथा जलवायासँग सम्बन्धित घटना, (कमजोर मनसुनी वर्षा एवं मध्य तथा सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा व्याप्त खडेरी), उल्लेख्य प्राकृतिक प्रकोपको प्रभाव (विनाशकारी भूकम्प २०७२) र राजनीतिक कारणहरू (भारतसँग सीमापार व्यापारमा व्यवधान र तराईमा राजनीतिक अस्थिरता) आदिले प्रभाव पार्न्यो।

यस अवधिमा:

- जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ११ जिल्लाका (गोरखा, धादिङ, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, वाजुरा, डोल्पा, हुम्ला, मुगु र कालिकोट) १३४ गा.वि.स.हरूलाई उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा वर्गीकृत गर्दै अनुमानित ३००,००० मानिसहरू प्रभावित भएको जनाएका छन्। यो विशेष गरी वाली उत्पादन रिक्त हुने हिउँदको समय, २०७२ वैसाखमा गएको विनाशकारी भूकम्पको प्रभाव र मध्य र सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा व्याप्त खडेरीका कारणले सिर्जना भएको जनाइएको छ। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले २८ जिल्लाका ७५१ गा.वि.स.हरूलाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण-२) अवस्थामा वर्गीकरण गरेका छन्।
- भूकम्प प्रभावित जिल्लाहरूमा खाद्य सुरक्षा अवस्था श्रावण र कार्तिक २०७२ महिनाको तुलनामा हाल आएर सामान्यत सुधार भएको छ। यस अवधिमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले कुनै पनि गा.वि.स.लाई खाद्य असुरक्षाका दृष्टिकोणले गम्भीर खाद्य असुरक्षित (चरण ४) अवस्थामा वर्गीकरण गरेनन् भने उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण ३) मा रहेका गा.वि.स.हरूको संख्या पनि घटेको जनाएका छन्। खाद्य सुरक्षा अवस्था सुधार हुनुमा मुख्यतः वालीनालीको उत्पादन, विप्रेषण, मानवीय सहायता, बजार पुनः सूचारु रहनु र सडकको पहुँचमा सुधार हुनु आदि कारण रहेका छन्।
- यस अवधिमा खाद्य सुरक्षामा असर पुर्याउने ३ वटा पक्षहरूबाटे उजागर गर्न उपयुक्त हुन्छ; पहिलो, कमजोर मनसुनी वर्षाले गर्दा २०७२ को वर्षे वाली उत्पादनमा आएको उच्चतम् गिरावट, दोस्रो, भारतसँगको सीमापार व्यापारमा व्यवधानका कारण भएको इन्धन अभाव, यातायात सेवामा कठिनाई, अत्यावश्यक वस्तुको अभावका साथै मूल्यमा आएको बढोत्तरी र तेस्रो, मध्य तथा सुदूर पश्चिमका हिमाली र पहाडी जिल्लाहरूमा खडेरीका कारण २०७२/७३ को हिउँदे वालीनालीमा परेको असर र उत्पादनमा गिरावट हुने संभावना।
- नेपाल राष्ट्र वैकाका अनुसार, २०७२ चैत्रमा सालवसाली उपभोक्ता मूल्य सूचकाङ्क १०.२ प्रतिशत रहेको पाइयो। उच्चतम सालवसाली वृद्धिका साथ दलहन उप-समूह भने २०७२ चैत्रमा २६.१ प्रतिशत रहेको पाइयो।

**नोट:** नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले हिउँदे खडेरीबाट प्रभावित कर्णाली र सुदूर पश्चिम क्षेत्रहरूमा जिल्ला खाद्य सुरक्षा सञ्जालको बैठकहरू, स्थलगत अवलोकन र ICIMOD सँगको साझेदारीमा दूरयन्त्र सूचना (Remote Sensing) मा आधारित सूचना प्रणाली मार्फत अनुगमन गरेको थियो। उक्त अनुगमनबाट प्राप्त नतिजाहरू पूरक पाना नम्बर ७ मा प्रस्तुत गरिएको छ।

## हालको खाद्य सुरक्षा अवस्था र पूर्वानुमान

खाद्य सुरक्षा समूह (Cluster)	हालको अवधि: मंसिर-फाल्गुन २०७२	सारन देखि कार्तिक २०७२ सम्मको परिवर्तन	पूर्वानुमान: चैत्र २०७२-आषाढ २०७३
कर्णाली			
सुदूरपश्चिमी पहाडी तथा हिमाली क्षेत्र			
गरीफेर्सी पहाडी क्षेत्र			
पश्चिमी तराई			
मध्य र पूर्वी तराई			
पश्चिमी पहाडी तथा हिमाली क्षेत्र			
मध्य पहाडी तथा हिमाली क्षेत्र			
पूर्वी पहाडी तथा हिमाली क्षेत्र			

- न्यूनतम खाद्य असुरक्षित
- मध्यमस्तरीय खाद्य असुरक्षित
- उच्चतम खाद्य असुरक्षित
- गम्भीर खाद्य असुरक्षित
- मानवीय आपतकालीन अवस्था

### परिवर्तन/पूर्वानुमान

- |            |
|------------|
| विग्रने    |
| यथावत रहने |
| सुधार हुने |

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले भूकम्प प्रभावित जिल्लाहरूमा खाद्य सुरक्षा अवस्थामा सामान्यत सुधार भएको, तर कर्णाली र सुदूर पश्चिमी पहाडी र मध्य तराईमा भने उल्लेख्य रूपमा विग्रेको जनाएका छन्। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ११ जिल्लाका १३४ गा.वि.स.हरूलाई उच्चतम खाद्य असुरक्षित (चरण ३) मा वर्गीकृत गरी अनुमानित ३००,००० मानिसहरू प्रभावित भएको जनाएका छन्। यसका साथै, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले २८ जिल्लाका थप ७५१ गा.वि.स.हरूलाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण-२) अवस्थामा वर्गीकरण गरेका छन्।

भूकम्प प्रभावित जिल्लाहरूमा खाद्य सुरक्षाको अवस्थामा सुधार आउनुमा वालीनाली भित्रयाइएको अवस्था, विप्रेषण, जीविकोपार्जन सुधारका कार्यकमहरू, बजार र सडक आवागमनको सुधार रहेको पाइयो। कर्णाली र सुदूर पश्चिम क्षेत्रका जिल्लाहरूमा भने वर्षे वालीमा आएको ह्लास, हाल हिउँदे वाली उत्पादनको हिसाबले रिक्त समय र खडेरीको कारणले खाद्य सुरक्षाको अवस्था खस्केको छ।

आगामी चार महिनाको अवधि (चैत्र २०७२ देखि आपाप २०७३) मा, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले प्रक्षेपण गरे अनुसार मध्य तथा सुदूर पश्चिमका पहाडी र हिमाली क्षेत्रहरूमा खाद्य सुरक्षाको अवस्था उल्लेख्य रूपमा खस्केन अनुमान छ। त्यस्तै जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले भूकम्प प्रभावित जिल्लाहरूमा पनि खाद्य सुरक्षाको अवस्था विग्रन सम्भवना दर्शाएका छन्। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले प्रक्षेपण गरे अनुसार समयमै प्रतिकार्यका कार्यकम नगरेको खण्डमा दोलखाका १२, हुम्लाका १८ र डोल्पाका ६ गा.वि.स.हरू गम्भीर खाद्य असुरक्षित (चरण ४) अवस्थामा पुरन सम्भेदन र यसैगरी १४ जिल्लाका २२५ गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा र २४ जिल्लाका ४३७ गा.वि.स.हरू मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) मा वर्गीकृत हुने संभावना छ।


नेपाल खाद्य सुरक्षा बुलेटिन कृषि विकास मन्त्रालय, खाद्य सुरक्षा अनुगमन इकाई र विश्व खाद्य कार्यक्रम, खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण इकाईको संयुक्त तत्त्वावधानमा प्रकाशित हुन्छ।

# नेपाल खाद्य सुरक्षा बुलेटिन - अंक ४७

खाद्य सुरक्षा चरण वर्गीकरण नक्सा

## नक्सा १: खाद्य सुरक्षा चरण वर्गीकरण नक्सा, मंसिर देखि फाल्तुन २०७२

बोत: NekSAP जिल्ला खाद्य सुरक्षा सञ्चालहरू, फाल्तुन २०७२



# नेपाल खाद्य सुरक्षा बुलेटिन - अंक ४७

## खाद्य सुरक्षा अवस्थाको व्यापकता



**वर्तमान खाद्य असुरक्षित क्षेत्रहरू:** जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ११ जिल्लाका १३४ गा.वि.स. हरूलाई उच्चतम खाद्य असुरक्षित अवस्थामा वर्गीकरण गरी करीब ३००,००० मानिसहरू प्रभावित भएको र ती क्षेत्रमा मानवीय सहायता आवश्यक रहेको जनाएका छन्। चरण ३ त्यस्तो अवस्था हो जसमा सामान्य अवस्थाको भन्दा खाद्य उपभोग अभाव उच्च हुन्छ र घरधुरीहरूले न्यूनतम खाद्य वस्तुको आवश्यकता परिपूर्ण गर्नका लागि जीवनयापनका साधनहरू द्रुतर गतिमा नगुमाई प्राप्त गर्न सक्दैनन्। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यो अवस्था सिर्जित हुनुमा बाली उत्पादन रिक्त हुने हिँडुदको समय, मध्य तथा सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा व्याप्त खेडेरी, बर्षे बाली (धान, मकै, कोदो) को उत्पादनमा आएको अधिकतम हास, भूकम्पको निरन्तर असरहरू, नेपाल-भारत सीमापार व्यापारमा आएको व्यवधान र त्यसको फलस्वरूप देखिएको इन्धन र अत्यावश्यक वस्तुहरूमा आएको अभावका साथै यातायात दुवानी खर्चमा वृद्धि र खाद्य तथा अन्य वस्तुहरूको उच्च मूल्य वृद्धि जस्ता विविध कारक तत्वहरूलाई जिम्मेवार ठहराएका छन्।

**तालिका १** ले वर्तमान अवस्थामा उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा भएका गा.वि.स.हरूको संख्या र फाल्गुन, २०७२ सम्मको अवधिको आकडा अनुसार मानवीय सहायता आवश्यकता पर्ने अनुमानित जनसंख्यालाई देखाएको छ।

पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका भूकम्प प्रभावित जिल्लाहरू अन्तर्गत गोरखा, धादिङ, रसुवा, नुवाकोट, दोलखा र रामेछापका ७५ गा.वि.स.हरू अझै पनि उच्चतम खाद्य असुरक्षित (चरण ३) मैं रहेका छन्। समग्रमा भन्ने हो भने सिन्धुपाल्चोक र धादिङमा बाहेक खाद्य सुरक्षाको अवस्था विगत अनुगमन अवधि (श्रावण देखि कार्तिक, २०७२) जस्तै रहेको पाइएको छ। जिल्ला खाद्य सुरक्षा सञ्जाल सिन्धुपाल्चोकले त्यस जिल्लामा स्पष्ट रूपमा सुधार भएको संकेत गर्दै कुनै पनि गा.वि.स.हरू लाई चरण ४ र चरण ३ मा वर्गीकृत गरेको छैन। जिल्ला खाद्य सुरक्षा सञ्जालले यो सुधार हुनुमा वर्ते बाली भित्रयाइएको अवस्था र भूकम्प पछिको पूनः निर्माण सहायता कार्यक्रमलाई मुख्य कारक जनाएको छ। जिल्ला खाद्य सुरक्षा सञ्जाल धादिङले जनाए अनुसार खानेपानीको स्रोतहरू सुखै जानु खानेपानीको पहुँचमा कमी, स्वास्थ्य र सरसफाईमा कमी र यातायात तथा बजार को पहुँचमा कमीका कारण उत्तरी भेगका गा.वि.स.हरूमा खाद्य सुरक्षाको अवस्था खस्क्दै गएको छ। यस अवधिमा भूकम्प प्रभावित ६ जिल्लाका ७५ गा.वि.स.का अनुमानीत रुपै १४८,००० मानिसहरू उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा रहेका छन्।

कर्णाली क्षेत्रका पाँचवटा जिल्लाहरू (हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोट) र सुदूर पश्चिमाञ्चल क्षेत्रको बाजुरा जिल्लाका, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले बर्षे बालीको उत्पादनमा आएको उच्च हास, बाली उत्पादन रिक्त हुने हिँडुदको समय, कमजोर हिँडुदे वर्षा र खेडेरीका कारणले खाद्य सुरक्षाको अवस्थामा उल्लेख्य गिरावट आएको जनाएको छ। मध्य तथा सुदूर पश्चिमका अरु थप पहाडी जिल्लाहरूमा पनि व्याप्त खडेरीले असर पुर्याएको छ तर माथि उल्लेखित ६ जिल्लाहरूमा अवस्था पौर्विलो छैन।

यसका साथै २८ जिल्लाका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले अतिरिक्त ७५१ गा.वि.स.हरू (मकवानपुर-१०, दोलखा-१०, रामेछाप-२२, रसुवा-१२, नुवाकोट-२६, कालिकोट-२२, सिन्धुपाल्चोक-३२, अछाम-२०, गोरखा-१७, वैतडी-१४, बफाड-२०, बाजुरा-१४, दार्चुला-२५, डोटी-१८, डोल्पा-१७, हुम्ला-९, मुगु-१२, जुम्ला-१४, कालिकोट-२०, सल्यान-१८, दैलेख-१३, सुर्खेत-१४, जाजरकोट-६, ओखलढुङ्गा-१६, धनुपा-७७, महोत्तरी-७, सर्लाही-९, रौतहट-८) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण-२) अवस्थामा वर्गीकरण गरेका छन्। यो त्यस्तो अवस्था हो, जहाँ घरधुरीले न्यूनतम आवश्यकीय खाद्यान्न उपलब्ध गर्नका लागि परम्परागत निर्वाह पद्धति अपनाउनु पर्छ तर केही आवश्यकीय गैर खाद्य सामागी प्राप्त गर्नका लागि भने घरधुरीहरूले पछि परिपूर्ण गर्न नसकिने खालका निर्वाह पद्धतिहरू अपनाउन पर्ने हुन्छ।

नेपालको भौगोलिक अवस्था अनुसार खाद्य असुरक्षित क्षेत्रहरू नक्शा १ मा हेर्न सकिन्दै।

**भूकम्प प्रभावित जिल्लाहरूमा देखिएका परिवर्तनहरू:** नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले भूकम्प प्रभावित क्षेत्रहरूमा २०७२ ज्येष्ठ, श्रावण, कार्तिक, पुस, फाल्गुन र हालसालै २०७३ श्रावण महिनामा बसेका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका नियमित र तदर्थ वैठकहरू मार्फत खाद्य सुरक्षा अवस्थामा अनुसारी नजिकैबाट नियालिरहेको छ। गत साल ज्येष्ठ महिनामा भूकम्पको तत्कालिन असरलाई अंकलन गर्ने उद्देश्यले बसेको खाद्य सुरक्षा सञ्जालहरूको तदर्थ वैठक पश्चातका नियमित एवं पूरक वैठकहरूले भूकम्प प्रभावित जिल्लाहरूमा खाद्य सुरक्षाको अवस्थामा क्रमिक सुधार आएको जनाएका छन्। सुधाराका प्रमुख कारणहरूमा विशेषणको प्रवाह, मानवीय सहायता, हिँडुदे बाली (गाँह र आल) र बर्षे बाली (मकै, धान, कोदो) हरूको कटानी, बजार र आपूर्ति श्रृंखलाको पूनः संचालन, भूकम्पद्वारा क्षतिग्रस्त गोरेरो र पहुँच मागेहरूको मर्मत एवं सञ्जालन जस्ता क्राहरूलाई लिइएको छ। तथापि, भूकम्प प्रभावित जिल्लाहरूमा अझै पनि खाद्य असुरक्षित क्षेत्रहरू छन् जहाँ प्रारम्भिक क्षति अत्यधिक भएको थियो वा पूनर्स्थापना तथा पूनः निर्माणका कार्यहरू सुस्त रहेका थिए।


**चित्र १** मा भूकम्प प्रभावित १२ जिल्लाहरू (धादिङ, दोलखा, गोरखा, कालिकोट, मकवानपुर, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु र रसुवा) मा २०७२ ज्येष्ठ, श्रावण, कार्तिक, पुस र फाल्गुनमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले जनाए अनुसार खाद्य सुरक्षाका अवस्थामा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ र साथै भूकम्प पूर्व (फागुन २०७१) को अवस्थालाई पनि प्रस्तुत गरिएको छ उक्त समयमा सम्पूर्ण गा.वि.स.हरूलाई न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा वर्गीकृत गरिएको थियो।

समग्रमा, २०७२ ज्येष्ठ देखि काल्पुनिको अवधिमा खाद्य असुरक्षित गा.वि.स.हरू जस्तै (चरण २, चरण ३, र चरण ४) को संख्या समय कम्मा घट्दै गएको छ, उल्लेखनीय कुरा के छ भने २०७२ श्रावण पछिको अवधिमा कुनै पनि गा.वि.स.हरू गम्भीर खाद्य असुरक्षित (चरण ४) अवस्थामा परेका छैनन्।

यी समग्र सुधारका बाबजुद पनि, धादिङ, गोरखा, रामेछाप र नुवाकोट जिल्लाहरूमा भने सुधारको गति सुस्त रहेको छ। यस्तो अवस्था हुनुका आंशिक कारणहरूमा गत वर्ष भारतसँग सीमापार व्यापारमा भएको व्यवधानका कारणले इन्धन अभाव, पूनः निर्माणको काममा रोकावट आउनु हो। यसका साथै जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले भूकम्पबाट प्रभावित घरधुरीहरूसँग खाद्यान्न भण्डारणको उचित व्यवस्था नहुँदा भित्रयाइएको बाली नोक्सान भएको समेत जनाए।

जिल्ला	गा.वि.स. हरू	अनुमानित चरण ३ बाट प्रभावित जनसंख्या
धादिङ	१६	४२,८००*
दोलखा	१२	१५,०००
रामेछाप	१२	२२,०००
गोरखा	२०	३५,०००
नुवाकोट	१३	२९,४००
रसुवा	२	३,३००*
जम्मा	७५	१४७,५००
बाजुरा	१३	४३,०००
डोल्पा	६	५३,०००
मुगु	१२	२३,०००
हुम्ला	१८	३८,४००
कालिकोट	१०	४०,०००
जम्मा	५९	१४९,७००
कुल जम्मा	१३४	२९७,५००

तालिका १: उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा वर्गीकृत गा.वि.स.हरू र प्रभावित जनसंख्या साथै \*धादिङमा १२ र रसुवामा २ गा.वि.स.हरूको बडास्तरको उच्चतम खाद्य असुरक्षित -चरण ३) जनसंख्या। (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जालहरू)



चित्र १: फाल्गुन २०७१ - फाल्गुन २०७२ को अवधिमा १२ वटा भूकम्प प्रभावित जिल्लाहरूमा देखिएको खाद्य सुरक्षा चरण वर्गीकरणमा आएको परिवर्तन। (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जालहरू)



## नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४७

### खाद्य उपलब्धता र पहुँच



**उपलब्धता:** यस अवधिमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले जनाए अनुसार धेरै जसो घरधुरीहरू कार्तिक/मसिरमा भित्र्याइएको वर्षे वालीहरूबाट प्राप्त सञ्चित खाद्यान्नमा निर्भर रहे। कृषि विकास मन्त्रालयको अनुमान अनुसार वर्षे वालीको कुल उत्पादन ६० लाख ८० हजार मे.ट. रहेको छ, जुन गत वर्ष (०७१/०७२) को तुलनामा ५.६३ प्रतिशतले कमी हो। धान, नेपालको सबैभन्दा महत्वपूर्ण वर्षे वाली हो, जुन वालीको उत्पादन ०७१/०७२ को तुलनामा १०.२२ प्रतिशतले घटेको छ। केही भूकम्प प्रभावित जिल्लाहरूमा पनि जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले गहुँ वालीको वृद्धि मध्यमस्तरको रहेको जनाए। यस वर्ष गहुँ वालीको वृद्धि न्यून हुनुमा वाली लगाउने समयमा माटोमा चिस्यानको कमी, हिँउदे खडेरी र इन्थन अभावका कारण घरधुरीहरूमा खाद्यान्न संचयमा कमी आउन गई पुस महिनावेष्टि नै खाद्य संकट परेको थियो।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले जनाए अनुसार मध्य तथा सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाहरूमा गहुँ वालीको वृद्धि धेरै नै कमजोर रहेको थियो (नक्शा २ हेर्नुहोला)। त्यस्तै, भूकम्प प्रभावित जिल्लाहरूमा पनि जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले गहुँ वालीको वृद्धि मध्यमस्तरको रहेको जनाए। यस वर्ष गहुँ वालीको वृद्धि न्यून हुनुमा वाली लगाउने समयमा माटोमा चिस्यानको कमी, हिँउदे खडेरी र इन्थन अभावका कारण सिंचाइमा समस्या आउनु प्रमुख कारण मानिएको छ।


CGIAR ले दक्षिण एशियामा वाली उत्पादनको पूर्वानुमान गर्नको लागि विकास गरेको क्षेत्रीय कृषि उत्पादन पूर्वानुमान विधि/औजार (CCAFS Regional Agriculture Forecasting Tool-CRAFT) प्रयोग गरी कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यकमसे २०७२ सालको गहुँवालीको उत्पादन पूर्वानुमान गरेका थिए। उक्त अनुगमनबाट प्राप्त प्रार्थिमक नितिजा अनुसार यस साल ७५६.५४७ हेक्टरमा लगाइएको गहुँ वालीवाट करीब १.७८८.१२० मे.टन उत्पादन हुने देखिन्छ। खेती गरिएको गहुँ वालीको क्षेत्रफल कृषि विकास मन्त्रालयले (८ वैशाख २०७२ सम्मको) उपलब्ध गराएको थियो भने गहुँ वालीको जात पहाडको लागि RR-21 र तराईको लागि NL-297 को लिइएको थियो। यसेगरी Cultivar Coefficient नेपाल कृषि अनुसन्धान परिषद (NARC) बाट प्राप्त भएको थियो। वर्षात एवं मौसमको अवस्था सम्बन्धी जानकारी भने जल तथा मौसम विज्ञान विभागको २००९ सम्मको तथ्यांकबाट साभार गरिएको थियो; २००९ पछिको जानकारी भने RFe.2.0 को अनुगमनबाट समेत थप परिपूरको रूपमा उपयोग गरिएको थियो। सिंचाइको न्यून उपलब्धता र तराईमा देखिएको इन्थन अभावबाट उब्जिएका प्रतिकूल अवस्थालाई समावेश गर्न स्थिति क्षेत्र २५ प्रतिशतले घटन गएको र वाली लगाउने समय १० दिन ढिला हुन गएको भने अनुमान गरिएको थियो। वाली लगाउने समयको हकमा पहाडी क्षेत्रमा २५ मंसिर र तराई क्षेत्रमा १७ मंसिरलाई मानिएको थियो।

**घरधुरीको आम्दानी:** नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/०७३<sup>१</sup> को पहिलो आठ महिनामा विप्रेषण आप्रवाह रु. ४ खरब २७ अरब ३७ करोड रहयो। २०७२/०७३ को प्रथम चौमासिकमा रु २ खरब १५ अरब ३१ करोडको विप्रेषण आप्रवाह भएका थियो कारण दोसो चौमासिकमा भने रु २ खरब ११ अरब ५८ करोडको विप्रेषण रहेको अनुमान छ। यहाँ के कुरा उल्लेख छ भने, यो अनुमान औपचारिक माध्यमबाट, जस्तो कि बैंक क्षेत्रको कारोबारबाट, प्राप्त हुने विप्रेषणलाई आधार मानेर तापार गरिएको हो, र यस्ते अनौपचारिक माध्यमबाट प्राप्त हुने विप्रेषणलाई प्रतिविवित गर्दैन, जस्तै : आफै बोकेर त्याईने विप्रेषण, जुन मध्य र सुदूर पश्चिममा आम रूपमा प्रचलनमा रहेको छ, विशेषत: चाडबाड मनाउन, वर्षे वाली भित्र्याउन र हिँउदे वाली लगाउन परदेश गएकाहरू आफू सँगै विप्रेषण लिएर आउने गद्दछन्।


जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले जनाए अनुसार, यस अवधिमा कृषि र पशुजन्य वस्तुहरूबाट हुने आम्दानी पनि उल्लेख्य रह्यो। विशेष गरी मध्य तराई भेगमा अनुमानित रु. ३७ अरब, पूर्वी तराई भेगमा अनुमानित रु २२ अरब, मध्य पहाडी र हिमाली क्षेत्रमा अनुमानित रु. १५ अरब ५ करोड, र पश्चिम तराई क्षेत्रमा अनुमानित रु. १५ अरब ४ करोड आम्दानी भएको जानकारी प्राप्त भएको छ। यस अवधिमा आम्दानीमा टेवा पुरायाउने कृषिजन्य उपजहरूमा विशेषगरी मौसमी तरकारीहरू, फलफूलहरू, माछा, मासु, दध र आलुको उल्लेख्य भित्रिका र ह्यो। पूर्वी, पश्चिमी, मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रका पहाडी र हिमाली क्षेत्रहरूमा गैँड काष्ठ वन पैदावार (NTFP) जस्तै: पदमचाल, कुटर्की र जटामसी आदिको विकीवाट घरधुरीहरूले आम्दानी प्राप्त गरेको पाइयो। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार, ती क्षेत्रका घरधुरीहरूले गैर काष्ठ वन पैदावारको विकीवाट अनुमानित रु. १० अरब बराबर आम्दानी गरे। त्यसैगरी, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार, यो चौमासिकमा दैनिक ज्यालादारी पनि अर्को महत्वपूर्ण आम्दानीको स्रोत भएको पाइयो, जसमा निजी क्षेत्र, नेपाल सरकार र विकास साफेदार संस्थाहरूले कार्यान्वयन गरेका विकास निर्माणका कृयाकालापहरू मार्फत आम्दानीमा सहयोग पुगेको थियो। कर्णाली क्षेत्रका, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले दिएको प्रतिवेदन अनुसार लगभग ६०,००० घरधुरीहरूले RAP-३ र अन्य विकास निर्माणको कार्यक्रम मार्फत रु. १० करोड बराबर आम्दानी गरे। नुवाकोट र सिन्धुपाल्चोकमा, विश्व खाद्य कार्यक्रमको कामका लागि नगद कार्यक्रम मार्फत ५०,००० घरधुरीले लगभग ६४ करोड ३० लाख बराबरको आम्दानी गरे।

**स्फीतीदर र खाद्यान्न मूल्य:** चित्र २ मा प्रस्तुत गरे अनुसार सालवसाली वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क [Consumer Price Index (CPI)] फाल्गुन २०७२ मा १०.२ प्रतिशत रहयो, जुन अधिल्लो वर्ष वा सोही समयमा ७.० प्रतिशत थियो। खाद्य तथा पेय पदार्थको सूचकाङ्क २०७१ फाल्गुन (गत वर्ष) को १.५ प्रतिशतको तुलनामा यो वर्ष १०.३ प्रतिशत रहयो। दाल उप-समूहको फाल्गुन २०७२ मा सालवसाली वृद्धि अत्यन्त उच्च (३६.१ प्रतिशत) रहयो जबकि खाद्यान्न उप-समूहको भने फाल्गुन २०७२ मा ९.२ प्रतिशत रहयो। चित्र ३ ले मूल्य खाद्यान्न र रातो आलुको मार्सिर-फाल्गुन २०७२ को मूल्यलाई साउन - कार्तिक २०७२ र गत वर्षको सोही अवधिको मूल्यसँग तुलना गरेको छ। मार्सिर-फाल्गुन २०७१ को तुलनामा, मोटा चामल र गाँडुको पीठोको मूल्य कम्श : ६.३ र ७.७ प्रतिशतले बढेयो भने रातो आलुको मूल्य १२.८ प्रतिशतले घट्यो।

**खाद्यान्न क्रयशक्ति:** यहाँ अदक्ष ज्यालादारी मजदुरहरूको औसत दैनिक ज्यालादर र मोटा चामलको मार्सिर देखि फाल्गुन २०७२ सम्मको औसत मूल्य लाई घरधुरीको क्रयशक्तिको क्षमता आकलन गर्न प्रयोग गरिएको छ। यसप्रकार अदक्ष मजदुरहरूको दैनिक ज्यालादर र मोटा चामलको मूल्यको औसत् अनुपात ८.४ रहेको पाइयो, जुन पहाडमा सबैभन्दा उच्च (९.८) र हिमाली भेगमा ज्यालादार उच्च रहे पनि मोटा चामलको मूल्य धेरै हुने हुँदा ज्यालादर र मोटा चामलको अनुपात दर कम हुन्छ। हिमाली भेगमा मजदुरहरूले पहाडको भन्दा औसतमा मोटा चामलको मूल्य ३२.६ प्रतिशतले बढिए र तराईको भन्दा तिर्नु पर्दछ।



चित्र ३: वार्षिक स्फीतीदर (स्रोत: नेपाल राष्ट्र बैंक)



चित्र ४: मूल्य खाद्य वस्तुहरू र आलुको खुदा मूल्य (स्रोत: कृषि विकास मन्त्रालय)

<sup>1</sup> नेपाल राष्ट्र बैंक, नेपालको हालको समग्र आर्थिक अवस्था (२०७२/७३ को वार्षिक तथ्यांकमा आधारित)।


# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४७

## उपभोग, विश्वरता र खाद्य सुरक्षा पूर्वानुमान

**उपयोग:** जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यस अवधिमा खाद्य सुरक्षाको अवस्थालाई प्रभावित पार्ने कैने उल्लेखनीय स्वास्थ्य र पोषण सम्बन्धी सवालहरू बारे रिपोर्ट गरिन् । केन्द्रीय तथ्यांक विभाग (CBS) र संयुक्त राष्ट्र संघ, बाल विकास कोष (UNICEF) ले पुष २०७२ मा नेपाल बहुसूचक सर्वेक्षण २०७०/२०७१ को अन्तिम प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदन अनुसार पाँच वर्ष भन्दा मुनीका बच्चाहरूमा पुङ्कोपन र ख्याउटेपन कमशः ३७ र ११ प्रतिशत रहे को जनाइएको छ । सर्वेक्षण गरिएका धेरै जसो (९३.३ प्रतिशत) घरघुरीहरूको सुधारिएको खानेपानी श्रोतहरूमा पहुँच रहेको पाइएको छ । मध्य पहाडी र हिमाली क्षेत्रका भूकम्प प्रभावित जिल्लाका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले, जस्तो कि, धादिङले खानेपानीका मुहानहरू सुकेकाले खाने पानीको पहुँचमा कमी रहेको जनाएका छन् । तथापी, ती जिल्लाका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले भूकम्पले नष्ट बनाएका शौचालयहरू हाल नवरिमाण भएको र सरसफाईमा कही हदसम्म सुधार भएको जनाएका छन् ।

**विश्वरता:** देशका धेरै भू-भागमा यस वर्ष हिउँदे वर्षा कमजोर रहयो । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूको प्रतिवेदनको आधारमा नक्षा ३ मा मंसिर- फाल्गुन २०७२ को वर्षाको अवस्थालाई प्रस्तुत गरिएको छ । मध्य र सुदूर पश्चिम क्षेत्रका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले २०७२ मा हिउँदे वर्षा साहै कमजोर रहेको जनाए, जसले हिउँदे वालीको हुकाइमा नराम्भो असर पुर्यायो । यो रिपोर्टलाई ICIMOD ले पुस महिनामा NDVI विधिद्वारा तयार पारेको विश्लेषणले समेत पृष्ठि गरयो, जसलाई पाना नं.७ को नक्षा ५ मा अवलोकन गर्न सकिन्छ । भारतीय सीमा नाकामा भएको अवरोध एंव तराई क्षेत्रमा भाद्र देखि मंसिर सम्म जारी रहेको राजनैतिक अस्थिरताले देशभरी नै जीविकोपार्जनका कृयालाप माथि नकरात्मक असर पुर्यायो ।

इन्धनको अभावले यातायात सेवामा कमी आउनुका साथै भादारमा समेत वृद्धि भयो र यसले अत्यावश्यक सरसामानको संचयमा अभाव आउनुका साथै दुवानी आदिमा समेत मूल्य वृद्धि गरायो । तराईका धेरै जसो जिल्लाहरूमा इन्धन अभावका कारणले सिंचाइ सुविधामा



नक्षा ३: वर्षाको अवस्था, मंसिर- फाल्गुन २०७२ (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जाल)

नकारात्मक असर पुग्न गई हिउँदे वालीको वृद्धिमा नराम्भो प्रभाव पर्यो ।

## खाद्य सुरक्षा पूर्वानुमान (चैत्र २०७२- असार २०७३)

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले वर्तमान अवस्था तथा सम्भावित परिदृश्यका आधारमा आउँदो चार महिना (चैत्र २०७२ देखि असार २०७३) को अवधिमा, खाद्य सुरक्षा अवस्थामा सुधार आउने, यथावत रहने, वा विग्रन सम्बन्धी पूर्वानुमान गरेका छन् । वर्षे वालीको उत्पादनमा आएको हाल, २०७२/०७३ को हिउँदे वाली उत्पादन घट्ने सम्भावना, हिउँदे वालीको हिसाबले रिक्त रहने समय, मध्य तथा सुदूर पश्चिमी पहाडी र हिमाली क्षेत्रमा व्याप्त खडेरी, भूकम्पले गर्दा खाद्य सुरक्षा र जीविकोपार्जनमा पारेको प्रभाव आदिका कारण जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले उल्लेख संख्यामा गा.वि.स हरू या त मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) वा सो भन्दा खराब अवस्थामा जान सक्ने अनुमान गरेका छन्, विशेष गरी मध्य तथा सुदूर पश्चिमी पहाडी र हिमाली क्षेत्रका गा.वि.स.हरू वढी प्रभावित हुने अवस्था छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार फाल्गुन २०७२ देखि असार २०७३ को अवधिमा करिव ३६ गा.वि.स.हरू गम्भीर खाद्य असुरक्षित (चरण ४) र २२५ गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ३) र ४३७ गा.वि.स.हरू मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुन सक्ने अनुमान छ ।

**मध्य पहाडी र हिमाली क्षेत्र :** मध्य पहाडी र हिमाली क्षेत्रका भूकम्प प्रभावित जिल्लाहरूका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले खाद्य सुरक्षा अवस्था खस्कन सक्ने पूर्वानुमान गरेका छन् । विशेष गरी दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा अवस्था खस्कन सक्नेछ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार दोलखाका १२ गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ४) र सिन्धुपाल्चोकका ३३, र काभ्रेपलाञ्चोकका ३२ गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा जान सक्ने अनुमान गरेका छन् तथा आदिका कारण नकारात्मक असुरक्षित (चरण ३) को अवस्थामा वासस्थानहरूमा २०७२ चैत्र-२०७३ वैशाख महिनामा सुखाको समय र ज्येष्ठ महिना पश्चात् मनसुनी वर्षाको अवधिमा स्वास्थ्य र सरसफाई सम्बन्धी समस्या देखा पने सक्ने संभावना रहनु आदि हुन् । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले नुवाकोटिका १३, धाँदिङका ५ र रसुवाका २ गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा वर्गीकरण हुन सक्ने अनुमान गरेका छन् । यस बाहेक, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले प्रक्षेपण गरे अनुसार ७ जिल्लाका १२७ गा.वि.स.हरू (सिन्धुपाल्चोकका ४८, नुवाकोटिका २६, रसुवाका १२, रामेछापका १०, दोलखाका १० र धाँदिङका ११) पनि मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुन सक्ने अनुमान छन् ।

**पश्चिमी पहाडी र हिमाली क्षेत्र :** जिल्ला खाद्य सुरक्षा सञ्जाल गोरखाका अनुसार गोरखा जिल्लामा चैत्र २०७२ देखि असार २०७३ सम्मको अवधिमा २० गा.वि.स.हरू उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा नै निरन्तर हुने अनुमान गरेको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार त्यस क्षेत्रको बाँकी भागमा भने हिउँदे वालीनाली भित्रयाइने हुनाले न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा वर्गीकरण हुन सक्ने अनुमान गरेका छन् ।

**सुदूर पश्चिमी पहाडी र हिमाली क्षेत्र :** यस क्षेत्रका, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले अछाम, बैतडी, बझाङ, वाजुरा र डोटी जिल्लाहरूमा खाद्य सुरक्षा अवस्था उल्लेख सम्भावने पूर्वानुमान गरेका छन् । जिल्ला खाद्य सुक्षमा सञ्जालहरूले हिउँदे वालीको संभावित हासिका कारण चैत्र २०७२ देखि असार २०७३ सम्मको अवधिमा ८२ गा.वि.स.हरू (अछाममा २०, बैतडीमा १४, बझाङमा १७, वाजुरामा १३, र डोटीमा १८) उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा वर्गीकरण हुन सक्ने अनुमान गरेका छन् । यस क्षेत्रमा भौगोलिक विकटता र मनसुनी वर्षा शुरू भए संगै बजार मूल्यमा आउने वृद्धिका कारण खाद्य सुरक्षा अवस्था थप खस्कने सम्भावना रहेको छ । यसका साथै जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार १७ गा.वि.स.हरू (अछामका ५५, बैतडीका २५, बझाङका १३, वाजुराका १४, दार्चुलाका २५, डोटीका ३३, र डेल्लुराका ६) मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा जान सक्ने संभावना छ ।

**कर्णाली क्षेत्र:** हिउँदे खडेरीका कारण जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले खाद्य सुरक्षाको अवस्था निरन्तर खस्कै जान सक्ने अनुमान गरेका छन् । आउँदो चौमासिक अवधिमा डोल्पा र हुम्ला जिल्ला अति नै प्रभावित हुन सक्ने छन्, जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले हुम्लाका १८ गा.वि.स.हरू र डोल्पाका ६ गा.वि.स.हरू (गम्भीर खाद्य असुरक्षित (चरण ४) अवस्थामा वर्गीकरण हुने सम्भावना जानाएका छन्) र तेहुँ गा.वि.स.हरू (मुगु-१२, जुम्ला-१४ र कालिकोट-१०) मध्यमस्तरीय खाद्य असुरक्षित (चरण ३) अवस्थामा वर्गीकृत हुने सम्भावना जानाएका छन् । खाद्य सुरक्षाको यस्तो पैचिलो अवस्थाका कारण प्रभावित घरधुरीहरूले संकट (Crisis) अथवा अति समस्या ग्रस्त (Distress) अवस्थामा अपनाइने निर्वाह पट्टिहरू जस्तै, वाधात्मक आप्रवासन र उत्पादनमूलक श्रीसम्पत्ति वेचिविनन गर्ने उपायहरू अपनाउन सक्ने संभावना रहेको छ ।

**राप्ती-भेरी क्षेत्र:** यो क्षेत्रको खाद्य सुरक्षा अवस्था हालको अवस्था जस्तै निरन्तर हुने संभावना छ । विशेषत: वर्तमान अवस्थाका मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) का गा.वि.स.हरूको संख्या ५१ बाट बढेर आउँदो अवधिमा ६० मा पुग्ने सम्भावना छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार सल्यान जिल्लाका १८ गा.वि.स.हरू, जाजरकोटका १५ गा.वि.स.हरू र दैलेखका १३ गा.वि.स.हरू र सुर्खेतका १४ गा.वि.स.हरू अवस्थामा वर्गीकृत हुने सम्भावना जानाएका छन् । खाद्य सुरक्षाको यस्तो पैचिलो अवस्थाका कारण प्रभावित गरिएको छ ।

**पूर्वी पहाडी र हिमाली क्षेत्र:** यस क्षेत्रमा पनि, खाद्य सुरक्षा अवस्था खस्कने सम्भावना देखिन्छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले जनाए अनुसार ताप्लेजुङमा ११, पाँचथरमा ८ र तेहुँ गा.वि.स.हरू (मुगु-१२, जुम्ला-१४ र कालिकोट-१०) मध्यमस्तरीय खाद्य असुरक्षित (चरण ३) अवस्थामा जान सक्ने संभावना छ । यो पूर्वानुमान मुख्यतः हिउँदे वालीले घरघुरीको खाद्य संचयमा सीमित मात्रा योगदान दिने र यो अवधिमा नगदे वालीबाट आम्दानी न्यून हुने कारणले गर्दा हो ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार देशका अन्य क्षेत्रहरू न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा रहने अनुमान गरिएको छ । हिउँदे वाली भित्रयाइए पछि अधिकांश घरधुरीहरूमा खाद्य सञ्चित वृद्धि हुने छ । अर्कोतीर दैनिक ज्यालादारीबाट हुने आम्दानी निरन्तर हुने, कृषि र पशुपालनको उत्पादनको विकिवाट हुने आयआर्जन र विप्रेषणको प्रभावले खाद्य पहुँचमा योगदान पुर्याउने अनुमान गरिएको छ । तथापी ज्येष्ठ महिना देखि शुरू हुने मनसुनी वर्षाका कारण र यस वर्ष सामान्य भन्दा माथि मनसुनी वर्षा हुने पूर्वानुमानका कारण वाढी पहिरोको घटना बढन सक्ने सम्भावना छ । यसका साथै केही पहाडी र हिमाली जिल्लाहरूमा सडक अवरुद्ध हुन गाई दुवानीमा व्यवधान हुन सक्ने र जसका कारण स्थानीय वजारहरूमा मूल्य वृद्धि हुन सक्ने समेत अपेक्षा गर्न सकिन्छ ।

# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४७

## जानकारी एवं जिल्लाका सूचना र सम्पर्कहरू

### जानकारी

- NeKSAP जिल्लाका खाद्य सुरक्षा सञ्चाल बैठक:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको संयुक्त तत्वावधानमा माघ-फाल्गुन २०७२ मा ७४ जिल्लामा (७५ मध्ये) जिल्ला खाद्य सुरक्षा सञ्जालको आवधिक बैठक सम्पन्न भयो ।
- NeKSAP क्षेत्रीय आवधिक बैठक:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको संयुक्त तत्वावधानमा २०७२ चैत्रमा हरेक विकास क्षेत्रहरूमा NeKSAP क्षेत्रीय आवधिक बैठकहरू सञ्चालन भए । ती बैठकहरू सबै पाँचौ विकास क्षेत्रहरूका क्षेत्रीय कृषि निर्देशनालयहरू-को नियमित समिक्षा बैठकसंग समायोजन गरी सम्पन्न गरिएको थियो, जहाँ क्षेत्रीय कृषि निर्देशक, बरिष्ठ कृषि विकास अधिकृत, कृषि विकास मन्त्रालय र विभागाका प्रतिनिधिहरूको पनि सहभागीता रहेको थियो । आवधिक बैठकमा जिल्ला कृषि विकास कार्यालयहरूका खाद्य सुरक्षा सम्पर्क अधिकारीहरूले सम्बन्धित जिल्लाको मंसिर देखि फाल्गुन २०७२ सम्मको अवधिको खाद्य सुरक्षा अवस्था र आउँदो चौमासिक अवधिको पूर्वानुमान प्रस्तुत गर्नुभएको थियो । क्षेत्रीय कृषि निर्देशनालयहरूवाट पनि सम्बन्धित क्षेत्रको समग्र खाद्य सुरक्षाको अवस्था, समस्या, र चुनौतीको बारेमा प्रस्तुत भएको थियो ।
- कणाली खडेरी सम्बन्धी NeKSAP को सूचना:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले NeKSAP सूचना प्रणाली मार्फत कणालीको खडेरी सम्बन्धी विभिन्न बैठकहरूमा सरकारका विभिन्न मन्त्रालयहरू, संयुक्त राष्ट्र संघीय निकायहरू, र विकास साफेदार संस्थाहरूलाई २०७२ चैत्र देखि २०७३ ज्येष्ठ महिनासम्म नै ताजा जानकारीहरू उपलब्ध गराए । उक्त जानकारीहरूमा ICIMOD को दूरव्यन्त्र सूचना (Remote Sensing)बाट प्राप्त तथ्यहरू समेत समावेश गरिएको थियो । खडेरीका बारेमा पूरक जानाकारी पाना नं.७ मा हेर्न सकिन्छ ।
- खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण तालिम:** विगत चौमासिक अवधिमा जस्तै यो अवधिमा पनि कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणको तालिमलाई निरन्तरता दिए, यस अवधिमा थप २२ जिल्लाहरूमा खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणको तालिम सम्पन्न भयो । यो तालिमको उपलब्ध भनेको जिल्ला खाद्य सुरक्षा प्रतिकार्य योजनाको विकास गर्नु र सम्बन्धित जिल्ला परिषद्हरूद्वारा त्यसलाई पारित गर्नु हो । धेरै जसो (१४ वटा) जिल्ला परिषद्हरूले खाद्य सुरक्षा प्रतिकार्य योजनाको निर्माणको समयमा निर्धारित योजनाहरू लाई पारित गरेका छन् । पारित भएका योजनाहरू अब आउँदो आर्थिक वर्ष २०७३/०७४ मा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
- क्षमता अभिवृद्धि तालिमहरू:** विश्व खाद्य कार्यक्रमले कृषि विकास मन्त्रालय, कृषि विभाग र अन्य सरोकारवाला संस्थाका NeKSAP सम्पर्क अधिकारीहरू र अन्य सम्बन्धित पदाधिकारीका लागि सूचिलावद्ध क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरूको आयोजना गर्यो । यस अन्तर्गत पूर्वी र पश्चिमी क्षेत्रका NeKSAP सम्पर्क अधिकारीहरूका लागि बजार र मूल्य विश्लेषण सम्बन्धी तालिम चैत्र २०७२ मा; चैत्र महिनामा नै NeKSAP राष्ट्रिय प्राविधिक समन्वय समिति (National Technical Coordination Committee) का सदस्यहरूका लागि NeKSAP IPC तालिम, बैशाख २०७३ मा काठमाडौंमा कृषि विकास मन्त्रालय, र कृषि विभागका पदाधिकारीहरूका लागि प्रतिवेदन तेखन गोष्ठी र दैलेख, बर्दिया र धादिड जिल्लाहरूमा बैशाख २०७३ मा उप-जिल्ला स्तरीय खाद्य सुरक्षा अनुगमनसँग सम्बन्धित तालिमहरू सम्पन्न गरियो ।
- परियोजना समापन गोष्ठीहरू:** राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले बैशाख र जेठ २०७३ मा क्षेत्रीय र राष्ट्रिय स्तर गरी जम्मा ६ वटा NeKSAP परियोजना गोष्ठीहरूको आयोजना गरे । यी गोष्ठीहरूले विगत चार वर्ष देखि युरोपियन युनियनको वित्तिय सहयोगमा NeKSAP लाई सरकारी संयन्मना संस्थागत गर्ने परियोजना अन्तर्गत हासिल भएका मूल्य उपलब्धीहरू र चुनौतीहरूको बारेमा प्रकाश पारे । गोष्ठीहरूमा कृषि विकास मन्त्रालयले NeKSAP का कृयाकलापहरूलाई आफ्नै श्रोत मार्फत निरन्तर गरिने प्रतिवेदन लाई पूनः दोहोरायाए ।



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadya Suraksha Anugaman Pranali (NeKSAP)  
Nepal Food Security Monitoring System

थप जानकारीका लागि सम्पर्क: NeKSAP website: [www.neksap.org.np](http://www.neksap.org.np)

खाद्य सुरक्षा अनुगमन इकाई  
कृषि विकास मन्त्रालय  
सिंहदरबार, काठमाडौं  
[www.moad.gov.np](http://www.moad.gov.np)

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालय  
राष्ट्रिय योजना आयोग  
सिंहदरबार, काठमाडौं  
[www.npc.gov.np/new/eng/index.php](http://www.npc.gov.np/new/eng/index.php)

### जिल्ला खाद्य सुरक्षा जानकारी

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले हाल नेपालभर ७४ जिल्लाहरूको नियमित अनुगमन गर्दछ । अनुगमनबाट प्राप्त यिनै सूचनाहरूले यस बुलेटिनका लागि सूचना सामाग्री जुटाउँदछ । हरेक जिल्लाको पूर्ण खाद्य सुरक्षा बुलेटिन अनुरोध भएमा अग्रेजी र नेपालीमा उपलब्ध गराइनेछ ।

#### सम्झौता कर्णालीका जिल्लाहरू

डाल्मा

हुम्ला

कालिकोट

मण्ड

सम्झौता २. सुदूरपश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू

अछाम

बाँकाड

बाजुरा

बैतडी

डडेलधुरा

बाच्चिता

डोटी

जारकोट

प्याठान

रोम्या

रुकुम

संख्यान

सुखेत

सम्झौता ४. राष्ट्री- भेरी पहाडी जिल्लाहरू

देलेख

जारकोट

प्याठान

रुकुम

संख्यान

सुखेत

सम्झौता ५. मध्य तथा पूर्वी तराईका जिल्लाहरू

कञ्चनपुर

कैलाली

बर्दिया

बाँके

बाड

कपिलवस्तु

रुपनेही

सम्झौता ५. मध्य तथा पूर्वी तराईका जिल्लाहरू

नवलपरासी

चितवन

पर्सा

बारा

शैतहट

सर्लाही

महोत्तरी

धनुषा

सत्तरी

सिरहा

सुनसरी

मोरङ्ग

झापा

#### सम्झौता ६. परिचमीपहाडी तथा हिमाली जिल्लाहरू

गोरखा

लमजुङ

तनहुँ

अर्धाखाँची

गुल्मी

पाल्या

स्याङ्जा

पर्वत

बागलुङ

म्यागदी

मुस्ताङ

मनाङ

कास्की

सम्झौता ७. मध्यपहाडी तथा हिमाली जिल्लाहरू

सिन्धुली

रामेछाप

दोलखा

सिन्धुपाल्योक

काभ्रेपलाञ्चोक

नुवाकोट

रसुवा

मकवानपुर

धादिङ

भक्तपुर

ललितपुर

सम्झौता ८. पुर्वीपहाडी तथा हिमाली जिल्लाहरू

ताप्लेजुङ

पाँचयत

संख्यावासमा

इलाम

ओखलढुङ्गा

खोटाङ्ग

धनकुटा

उदयपुर

सोलुखुम्बु

भोजपुर

तेह्रथुम



NeKSAP email: [info@neksap.org.np](mailto:info@neksap.org.np)

खाद्य सुरक्षा अनुगमन इकाई

कृषि विकास मन्त्रालय

सिंहदरबार, काठमाडौं

[www.moad.gov.np](http://www.moad.gov.np)

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालय

राष्ट्रिय योजना आयोग

सिंहदरबार, काठमाडौं

[www.npc.gov.np/new/eng/index.php](http://www.npc.gov.np/new/eng/index.php)

खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण इकाई

संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम

पो. ब. नं. १०७, चाकुपाट, पाटनढोका, ललितपुर

[www.wfp.org/countries/nepal](http://www.wfp.org/countries/nepal)



यो प्रकाशन युरोपियन युनियनको सहयोगमा तयार पारिएको हो ।  
यस बुलेटिनमा प्रकाशित विचारहरूले युरोपियन युनियनको विचारहरूलाई प्रतिविवित गर्दछ भन्ने कुनै जरूरी छैन ।



यो प्रकाशन संयुक्त अधिराज्य बेलायत सहयोग नियोग (UK aid) को सहयोगमा तयार पारिएको हो । यस बुलेटिनमा प्रकाशित विचारहरूले संयुक्त अधिराज्य बेलायत सरकारको विचारहरूलाई प्रतिविवित गर्दछ भन्ने कुनै जरूरी छैन ।

# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४७ (पूरक)

## कर्णाली क्षेत्र र वाजुरा जिल्लामा हिउँदे खडेरीको अवस्था


यस वर्ष देशभरी नै हिउँदे वर्षा अति कम भयो । नक्षा: ४ मा २०७२ कार्तिक देखि पुष सम्मको अवधिमा देशभरी भएको वर्षालाई सामान्य अवस्थासँग प्रतिशतको आधारमा तुलना गरी, वा ३० वर्षको औसतपा प्रतिशतमा प्रस्तुत गरिएको छ । यद्यपि देशको अधिकांश भागहरूमा न्यून मात्रामा हिउँदे वर्षा भयो, त्यसमा पनि मध्य तथा सुदूर पश्चिम क्षेत्रहरू अति नै प्रभावित भए ।

त्यसको परिणाम स्वरूप, यी क्षेत्रका धेरै जिल्लाहरूले २००६ र २००९ मा भए जस्तै वा त्यो भन्दा पनि खराबस्तरको खडेरीका सामना गर्नु पर्यो । खडेरीको प्रभावलाई मापन गर्ने विधि, Standard Precipitation Index (SPI) को विश्लेषणको आधारमा ९ जिल्ला, विशेष गरी, मुगु, डोल्पा, हुम्ला, जम्बा, वाजुरा र वभाडका केहि भागहरूलाई “असाध्य” (Extreme) खडेरी र मध्य तथा सुदूर पश्चिम क्षेत्रका धेरै भागहरूलाई “गम्भीर” (Severe) खडेरीप्रस्त अवस्थामा वर्गीकरण गरिएको थियो ।


### हिउँदे बालीहरूमा खडेरीको प्रभाव :

कर्णालीका ५ जिल्लाहरू र वाजुरा जिल्लामा ज्येष्ठ देखि भदौ २०७२ सम्म भएको न्यून मनसुनी वर्षाका कारण महत्वपूर्ण वर्षे बालीहरूको उत्पादनमा अत्यधिक कमी आयो । ती क्षेत्रहरूमा व्याप्त हिउँदे खडेरीका कारण, हिउँदे बालीहरूको उत्पादनमा पनि उल्लेख्य मात्रामा

हास आउने अनुमान छ । नक्षा ५: ले ICIMOD ले पुस २०७२ मा Normalized Difference Vegetation Index (NDVI) को विश्लेषण प्रस्तुत गरेको छ, जसले यस वर्ष बालीनालीको कमजोर वृद्धिलाई दर्शाउँछ । ती जिल्लाहरूका जिल्ला कृषि विकास कार्यालयहरूले हिउँदे बालीनालीका कमजोर अवस्थावारे यकिन जानकारी गराएका छन् र मुगु, डोल्पा, हुम्ला र वाजुरामा बालीको उत्पादन ६० प्रतिशतले वा त्यो भन्दा बढीले हास हुन सक्ने अनुपान गरेका छन् । सामान्य वर्षहरूमा ती क्षेत्रका अधिकांश घरयुरीहरूले वैसाख महिनामा हिउँदे बाली भित्रयाए सर्गे खाद्य सञ्चयति परिपूर्त गर्दथे । २ वटा मुख्य बालीहरूको उत्पादनमा आएको हासका कारणले मध्य तथा सुदूर पश्चिमका हिमाली र पहाडी क्षेत्रहरूमा खाद्य सुरक्षाको अवस्था खस्क्ने अपेक्षा गरिएको छ ।



नक्षा ४: सञ्चयत वर्षाको अवस्था, मर्सिर- फाल्गुन २०७२ (Source: ICIMOD)




नक्षा: ५: कृषि वनस्पति अवस्था र भूमि सीमा क्षेत्र : पुस २०७१ (बाँया) र पुस २०७२ (दाँया) (स्रोत: ICIMOD)


### खडेरीको कारणले खाद्य सुरक्षामा पारेको असर :

कर्णाली, विशेष गरी डोल्पा, मुगु, हुम्ला र कालिकोट र सुदूर पश्चिम क्षेत्रको वाजुरा जिल्लाको खाद्य सुरक्षा अवस्था असार २०७२ देखि भन्न खस्क्दै गएको छ (नक्षा ६ र चित्र ४ हेतुहालो) । वर्षे बालीहरूको उत्पादनमा आएको हास र याशाङ्गुम्बाको आम्दानीमा आएको न्यूनताले खाद्य सुरक्षा अवस्था विग्रन सुरु भयो, जुन हिउँदे खडेरीका कारण भन्न खराब भएको छ । जिल्ला खाद्य सुरक्षा संजालहरूले जनाए अनुसार हिउँदे बालीमा आउने हासका साथै १४४ गा.वि.स. (अछाम-२०, बैठडी-१४, बभाड-१७, वाजुरा-१३, डोटी-१८, डोल्पा-२३, हुम्ला-२७, र मुगु-१२) हरूमा आउँदो फाल्गुन २०७२ देखि असार २०७२ को अवधिमा खाद्य सुरक्षा अवस्था खस्क्न गई उच्चतम खाद्य असुरक्षित (चरण ३) वा त्यो भन्दा नरामो अवस्थामा पुने छ र त्यहाँ मानवीय सहायता आवश्यक पर्न सक्ने अनुमान छ । ती गा.वि.स.हरू बाहेक, विशेष गरी हुम्लाका १८ र डोल्पाका ६ गा.वि.स.हरू गम्भीर खाद्य असुरक्षित (चरण ४) वा आपत्कालिन अवस्थामा जान सक्ने अनुमान गरिएको छ । प्रभावित घरयुरीहरूले विपत्तिलाई सामना गर्न अति समस्या ग्रस्त (Distress) अवस्थामा अपनाइने निर्वाह पद्धतिको उपयोग गरिसकेको छन्, जसले गर्दा उनीहरूले मुख्य जीविकोपार्जनका साधनहरू गुमाएका छन्, जुन बाँच्नको लागि न्यूनतम खाद्य आवश्यकता प्राप्त गर्नुका लागि जरूरी हुन्छ । पहिले नै मौसीमी आप्रवासनको अवस्था उच्च रहेका ती जिल्लाहरूका जिल्ला खाद्य सुरक्षा संजालहरूले जनाए अनुसार हाल आएर खाद्य सुरक्षाको समस्या निर्वाह गर्न वाध्यात्मक रूपमा आप्रवासनमा पठाउनका लागि बालबालिकाहरूलाई विद्यालयबाट निकालिएको जनाएका छन् ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ती जिल्लाको घरयुरीहरूमा अगाडि नै वैदेशिक रोजगारमा अत्यधिक संख्यामा रहेको र भन्न अहिले विद्यालयका विद्यार्थीहरू पनि अस्थायी रूपमा खानाको अभावले विदेशिन खाद्य भएको जनाएका छन् ।



नक्षा: ६: फाल्गुन २०७२ को अवधिमा कर्णाली र वाजुरा जिल्लाहरूमा देखिएको खाद्य सुरक्षा अवस्था । (स्रोत: जिल्ला खाद्य सुरक्षा संजालहरू)



चित्र: ४: फाल्गुन २०७२ को अवधिमा कर्णाली र वाजुरा जिल्लाहरूमा देखिएको खाद्य सुरक्षा चरण वर्गीकरणमा आएको परिवर्तन । (स्रोत: जिल्ला खाद्य सुरक्षा संजालहरू)